



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority



स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थी/शोधार्थीहरूलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि आह्वान गरिएको सूचना

(प्रथमपटक प्रकाशित : २०७८/०८/०१)

- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँबाट आ.व. ०७८/७९ मा नेपाल स्थित मान्यताप्राप्त विश्वविद्यालय वा तिनीहरूका आंगिक क्याम्पसहरूमा स्नातकोत्तर/विद्यावारिधीमा अध्ययनरत विद्यार्थी/ शोधार्थीहरू (स्नातकोत्तर तहको लागि चार (४) जना र विद्यावारिधी तहको लागि दुई (२) जना)लाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा अनुसन्धान शोध (Research/Thesis) गर्न अनुसन्धान वृत्ति (Grant) अनुदान उपलब्ध गराइने भएकोले योग्यताप्राप्त इच्छुक आवेदकले यस सूचना प्रकाशित भएको मितिले ४५ (पैंतालीस) दिनभित्र आयोगमा रितपूर्वक आवेदन दिन आह्वान गरिन्छ ।
- शोध अनुदानमा आवेदन गर्नको लागि न्यूनतम योग्यता
 - आवेदक नेपालका मान्यताप्राप्त विश्वविद्यालय तथा तिनीहरूका आंगिक क्याम्पसहरूमा स्नातकोत्तर वा विद्यावारिधी अध्ययनरत रहेको हुनुपर्नेछ ।
 - आवेदकको अध्ययनको संकाय/विभाग अर्थशास्त्र, कानून, राजनीतिशास्त्र, समाजशास्त्र, जनप्रशासन वा सुशासन र भ्रष्टाचार नियन्त्रण अन्तर्गतको हुनुपर्नेछ ।
 - अनुसन्धान शोधकार्यको मूल विषय सुशासन प्रवर्द्धन वा भ्रष्टाचार नियन्त्रण सम्बन्धी हुनुपर्नेछ ।
 - अनुसन्धान शोधकार्यको लागि विद्यार्थी/शोधकर्तालाई विश्वविद्यालयले तोकेका Advisor ले अनुदानको लागि सिफारिस गरेको हुनुपर्नेछ ।
 - स्नातकोत्तरको हकमा १ वर्ष र विद्यावारिधीको हकमा ३ वर्ष भित्र अनुसन्धान शोधकार्य सम्पन्न गरीसक्ने र आयोगबाट प्राप्त अनुदानलाई अनुसन्धान/शोधकार्यमा खर्चगर्ने कबुलियतनामा सहितको प्रतिवद्धता रहनुपर्नेछ ।
 - निजले अन्य कुनै संस्थाबाट यस कार्यमा अनुदान प्राप्त नगरेको हुनुपर्नेछ ।
 - स्नातक र स्नातकोत्तर तहका प्रमाणपत्रहरूको प्रतिलिपि आवेदक आफैले प्रमाणित गरेर संलग्न गर्नुपर्नेछ ।
 - आवेदन फाराम आयोगको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

३. उमेदवार छनौटका आधारहरू

शोध अनुदान लागि विद्यार्थीको छनौट देहाय बमोजिमका सूचकको मुल्यांकन गरी प्राप्त अंकको आधारमा गरीनेछ ।

क्र.सं.	सूचक	भार	प्रासाङ्ग	प्रासाङ्ग भार	कैफियत
१	अघिल्लो शैक्षिक उपाधीमा प्राप्त गरेको अंक (स्नातकोत्तरको हकमा स्नातक र विद्यावारिधीको हकमा स्नातकोत्तर)	५५			प्रासाङ्गलाई भारत अंक मानिनेछ । Grading System (GPA) को हकमा सबैभन्दा उच्च Grade लाई ७५% वरावर र क्रमशः सो भन्दा न्यून ग्रेडलाई ७०% र ६५% मानी अंक प्रदान गरीनेछ ।
३	अनुसन्धान शोधपत्रको सान्दर्भिकता, उपयुक्तता, तथ्यांक संकलन र विश्लेषण विधि (समितिको मूल्यांकन)	१०			
४	अनुसन्धान वृत्तिको उपयोग र अनुसन्धान सम्बन्धी आफ्नो योजना तथा सम्भावित उपलब्धि सम्बन्धी अनुसन्धानकर्ताको सोच (२०० शब्द भित्र)	१५			
२	सुपरिवेक्षक (Advisor) को सिफारिस- अनुसन्धानकर्ता र अनुसन्धान कार्यको आधारमा (अति उत्कृष्ट, उत्कृष्ट, उत्तम, मध्यम, सन्तोषजनक)	१०			
५	प्रकाशित शोधपत्र/जर्नल/अनुसन्धानमूलक लेख (न्यूनतम २, २-५, ५ भन्दा बढी)	१०			

४. शोध अनुदान रकम

क. स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई रू. एक लाख ।

ख. विद्यावारिधी अध्ययनरत विद्यार्थी/शोधार्थीलाई रू. तीन लाख ।

५. भुक्तानी सम्बन्धी व्यवस्था

क. छनौट भएका आवेदकलाई सम्झौता पश्चात छात्रवृत्ति रकमको पचास प्रतिशत रकम उपलब्ध गराईने
छ ।

ख. बाँकी ५० प्रतिशत रकम अनुसन्धान शोधकार्य सम्पन्न गरी सोको एक प्रति आयोगमा प्राप्त भए
पश्चात भुक्तानी दिईनेछ ।

६. प्रतिवेदन तथा सिफारिस

क. विश्वविद्यालयबाट सबै प्रकृत्या सम्पन्न भई अनुसन्धान शोधकार्य स्वीकृत भए पश्चात सोबाट प्राप्त
Findings को सारांश सहितको एक प्रति आयोगमा पेश गर्नुपर्नेछ ।

ख. शोधकर्ताले बुँदा क. सम्बन्धमा आयोगमा प्रस्तुतीकरण गर्नुपर्नेछ ।

* (थप केही बुझ्नु परेमा सम्पर्क फोन नं. ०१-५२६२२३७)